

< विदेशीहरूको लागि > बाल चिकित्सा खर्च सहयोग बारेको सूचना

◆ बाल चिकित्सा खर्च सहयोग प्रणाली भन्नाले?

बच्चालाई स्वास्थ्य संस्थामा जँचाउने बेलामा, स्वास्थ्य बीमाबाट उपचार गर्दा लागेको चिकित्सा खर्च मध्ये स्वयमले व्यहोरेको खर्च र अस्पतालमा भर्ना भएको बेलाको खाना खर्च सहयोग गर्ने प्रणाली हो। बाल चिकित्सा खर्च सहयोग लिनको लागि, निवेदन दिएर चिकित्सा प्रमाणपत्र प्राप्त गर्नु आवश्यक छ।

◆ लक्षित बालबालिका

सिन्ज्युकु वडामा निवासी दर्ता हुनुका साथै, १८ वर्ष पुगे पछिको पहिलो मार्च ३१ तारिख सम्मको बच्चा

* बालबालिकाहरू तपसिलका ①-③ बुँदाहरू मध्ये कुनै एकमा परेमा, लक्षित व्यक्तिमा पर्दैन।

- ① जापानको स्वास्थ्य बीमामा आबद्ध नभएको अवस्थामा
- ② सामाजिक सुरक्षा भत्ता लिइरहेको अवस्थामा
- ③ बाल कल्याण सुविधा संरचना आदिमा भर्ना भइरहेको अवस्थामा

医療証	
負担者番号	
受給者番号	
氏名	
	生年月日
住所	
保護者	氏名
有効期間	
交付年月日	

医療証	
負担者番号	
受給者番号	
氏名	
	生年月日
住所	
保護者	氏名
有効期間	
交付年月日	

चिकित्सा प्रमाणपत्रको इमेज

हरियो रंग र सुन्तला रंग प्रत्येक वर्ष पालै पालो परिवर्तन हुन्छ।

◆ निवेदक

सिन्ज्युकु वडामा निवासी दर्ता भएको लक्षित बालबालिकालाई पालन पोषण गरिरहेको अभिभावक

*आयको सीमा बन्धन छैन।

*अभिभावक सिन्ज्युकु वडामा बसोबास नगर्ने भए, निम्न लिखित ठेगानामा सम्पर्क गरी सोधपुछ गर्नुहोस्।

◆ चिकित्सा प्रमाणपत्र प्रयोग गर्ने तरिका

टोक्यो महानगर भित्रको स्वास्थ्य संस्था आदिमा बच्चाहरुलाई जँचाउने बेलामा, तिनीहरुको माई नम्बर इन्स्योरेन्स कार्ड अथवा अन्य प्रमाणपत्र र चिकित्सा प्रमाणपत्र दुवै प्रस्तुत गरेर, लागेको चिकित्सा खर्च नतिरिक्न उपचार प्राप्त गर्न सकिन्छ।

◆ स्वास्थ्य संस्थाको काउन्टरमा चिकित्सा खर्च तिरेको खण्डमा

देहायको (1) देखि (5) को अवस्थामा, निवेदन पेश गरेमा सहयोग रकम प्राप्त गर्न सकिन्छ।

(1) अस्पतालमा भर्ना भइरहेको अवधिमा खाना खर्च तिरेको अवस्थामा

(2) टोक्यो महानगर बाहेक अन्य स्थानको स्वास्थ्य संस्था आदिमा जँचाएको अवस्थामा

(3) चिकित्सा प्रमाणपत्र प्रयोग गर्न नमिल्ने स्वास्थ्य संस्थामा जँचाएको अवस्थामा

(4) टोक्यो महानगर बाहेक अन्य स्थानको राष्ट्रिय स्वास्थ्य बीमा तथा राष्ट्रिय स्वास्थ्य बीमाको कुमिआइमा आबद्ध भइरहेको व्यक्ति

(5) चिकित्सा खर्चको सम्पूर्ण रकम (१०० प्रतिशत) तिरी, त्यस पछि, आबद्ध भइरहेको राष्ट्रिय स्वास्थ्य बीमा कुमिआइ आदिबाट चिकित्सा खर्च प्राप्त गरेको बेलामा

◆ निवेदन दिने तरिका

<आवश्यक कागजात> शिशु / बालबालिका / माध्यामिक विद्यालयको विद्यार्थीहरु आदिको चिकित्सा प्रमाणपत्र जारी गर्ने आवेदन फारम र लक्षित बालबालिकाको स्वास्थ्य बीमा कभरेजको लागि पात्रताको प्रमाण, जस्तै स्वास्थ्य बीमा कार्ड, पात्रताको प्रमाणपत्र, पात्रताको सूचना आदिको फोटोकपी।

<पेश गर्ने स्थान> बालबालिका तथा परिवार शाखा बाल चिकित्सा / भत्ता फाँट (यस कार्यालय भवनको दोस्रो तल्ला १५ नम्बर काउन्टर), सबै विशेष शाखा कार्यालय

*हुलाकबाट पठाउने बेलामा (बाल चिकित्सा / भत्ता फाँटको नाममा) साथै, माइना पोर्टलबाट निवेदन दिन सकिन्छ।

